

Job

Chapter 25

Nepali Interlinear

Reference: Nepali ERV

וַיַּעַן בִּלְדָדִּים וַיֹּאמֶר : 1
र-भने शूहीले बिल्दादले अनि-उत्तर-दिए
[H0559](#) [H7747](#) [H1085](#)

तब शुहबाट आएका बिल्ददले जवाफ दिए:

הַמֶּלֶךְ וְהַמְּשָׁלָה עָמְרוּ עִמּוֹ עָשָׂה שְׁלוֹם בְּמִדְבָּרוֹ : 2
आफना-उच्च-स्थानहरूमा शान्ति बनाउनुहुन्छ उहाँसँग-छ र-भय शासन
[H4791](#) [H7965](#) [H6343](#) [H4910](#)

“परमेश्वर शासक हुनु हुन्छ। उहाँले मानिसहरूलाई त्रसित पार्नुहुन्छ अनि उहाँलाई आदर गर। उहाँले माथि आफ्नो स्वर्गमा शान्ति कायम राख्नु हुन्छ।

הַיֵּשׁ הַמִּסְפָּר לְגִדְוָהוּ וְעַל-כֵּן לֹא יָקוּם אִוְרָה : 3
उहाँको-ज्योति चम्किन्छ उदाउँदैन माथि र-कस-उहाँका-सेनाहरूको गणना के-छ
[H0216](#) [H3808](#) [H4310](#) [H1416](#) [H4557](#) [H3426](#)

परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ। कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।

וּמִהָ-קָסָה אֲנֹשׁ יִצְדָק וְיָמֵהּ-לְיָוֵהּ אֶשְׂחָה : 4
सखीबाट जन्मेको शुद्ध-हुन-सक्छ र-कसरी-सँग परमेश्वर-मानिस धर्मी-हुन-सक्छ कसरी-
[H0802](#) [H3205](#) [H2135](#) [H4100](#) [H0410](#) [H0582](#) [H6663](#) [H4100](#)

परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन।

הָיָה עַד-יָרַח וְלֹא יִצְדָק וְלֹא יִצְדָק : 5
उहाँका-दृष्टिमा शुद्ध-छैनन् पनि र-ताराहरू चम्किदैन पनि चन्द्रमा यदि-हेर
[H2141](#) [H3808](#) [H3556](#) [H0166](#) [H3808](#) [H3394](#) [H5704](#) [H2005](#)

परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध र प्रज्वलित छैन ताराहरू पनि शुद्ध छैन।

אֶךָ כִּי-אֲנֹשׁ רָמָה וּבֶן-אָדָם תּוֹלְעָה : 6
— किरा-हो सन्तान र-मानव-किरा-हो मानिस कति-झनै
[H0120](#) [H7415](#) [H0582](#) [H0637](#)

मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू किराहरू जस्ता हुन, मानिसहरू महत्वहीन किराहरू जस्ता छन्।”